

**‘गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी कार्यविधि, २०७९’ को स्पष्टताको लागि आन्तरिक राजस्व विभागबाट जारी गरिएको सार्वजनिक सूचना**

नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने गरी दर्ता भएका गैरबासिन्दा करदाताहरूको हकमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २० को व्यवस्था अन्य करदाता सरह नै समान रूपमा लागू हुने/नहुने सम्बन्धमा यस विभागमा विभिन्न माध्यमबाट सोधनी हुने गरेको सन्दर्भमा उक्त कानूनी व्यवस्था विद्युतीय सेवा प्रदान गर्ने गैर बासिन्दा करदाताको हकमा समेत समान रूपमा लागू हुने र कुनै कर अवधिमा विक्रीभन्दा बढी रकमको क्रेडिट नोट जारी भई ऋणात्मक मूल्य अभिवृद्धि कर सिर्जना भएमा सो रकमलाई प्रत्येक कर अवधिमा मिलान (Carry Forward) गरी पछिल्ला कर अवधिहरूको कर दायित्वसँग पूर्ण समायोजन गर्न पाउने गरी ‘गैर-बासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी कार्यविधि, २०७९’ को अनुसूची-३ लाई देहायबमोजिम कायम हुने गरी संशोधन गरिएको ब्यहोरा सार्वजनिक जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छः

अनुसूची-३

(कार्यविधिको दफा ७(क) सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

**आन्तरिक राजस्व विभाग**

**मूल्य अभिवृद्धि कर विवरण (गैरबासिन्दा व्यक्तिको लागि)**

|                   |  |              |  |
|-------------------|--|--------------|--|
| नेपाली बर्ष       |  | नेपाली महिना |  |
| स्थायी लेखा नम्बर |  | नाम          |  |
| ठेगाना            |  |              |  |

रकम नेपाली मुद्रामा

| विवरण                                                                            | कारोबार रकम | कर रकम   |
|----------------------------------------------------------------------------------|-------------|----------|
| कुल करयोग्य विक्री (B2C)                                                         | XXX         | XXX      |
| अन्य समायोजन (अघिल्लो अवधिको छुट/भुल भएको रकम समायोजन गर्ने)                     | (+/-) xx    | (+/-) xx |
| डेबिट वा क्रेडिट समायोजनको रकम                                                   | (+/-) xx    | (+/-) xx |
| भुक्तानी गर्नु पर्ने कर/ अर्को कर अवधिमा मिलान गर्न सकिने कर (Carry forward) रकम |             | (+/-) xx |

**बिक्री विवरण (एक्सेल फाइलमा अपलोड गर्न सकिने)**

बर्ष----- महिना.....

| क्र.सं. | बीजक<br>नम्बर | प्रयोगकर्ता /<br>खरिदकर्ता<br>को नाम | स्थायी लेखा नं.<br>(उपलब्ध<br>भएकोमा) | जम्मा बिक्री<br>रकम | करयोग्य<br>बिक्री | मूल्य अभिवृद्धि<br>कर रकम |
|---------|---------------|--------------------------------------|---------------------------------------|---------------------|-------------------|---------------------------|
|         |               |                                      |                                       |                     |                   |                           |

माथि उपलब्ध गराएका सूचना ठिक, साँचो र पूर्ण रहेको प्रमाणित गर्दछु ।

आधिकारिक व्यक्तिको दस्तखत:-

पद:-

स्थान:-

ठेगाना:-